

2022-23 पारिवारिक आय सर्वेक्षण

आदरणीय आमाबुवा/अभिभावक:

विद्यालयहरूले हाम्रो समुदायको आर्थिक अवस्थामा आधारित केही संघीय तथा राज्य कोष (अध्ययन सहायता कार्यक्रम, शिक्षक प्रोत्साहनहरू, इत्यादि) प्राप्त गर्दछ। यस पारिवारिक आय सर्वेक्षणले तपाईंको बच्चाको विद्यालयलाई घरपरिवारको आम्दानीसम्बन्धी जानकारी सङ्कलन गर्ने तरिका उपलब्ध गराउँछ। तपाईंको बच्चाको विद्यालयले संघीय तथा राज्य कोषको पूर्ण रकम र उनीहरू हकदार भएका सेवाहरू प्राप्त गर्छ भन्ने कुरा यो जानकारीले सुनिश्चित गर्दछ।

तपाईंले यो सर्वेक्षण पूरा गर्न महत्त्वपूर्ण हुन्छ। कृपया यो फाराम सेप्टेम्बर 9, 2022 सम्म पूरा गरेर आफ्नो बालबालिका(हरू) को विद्यालयलाई फिर्ता गर्नुहोस्।

भाग 1. योग्यता: आफ्नो कूल घरायसी आम्दानी पत्ता लगाउनुहोस्। त्यसपछि तलको आय चित्रपट हेर्नुहोस्। आफ्नो घरपरिवारको सङ्ख्या पत्ता लगाउनुहोस्। **यदि तपाईंको कूल घरायसी आम्दानी तपाईंको घरपरिवारको सङ्ख्याका लागि सूचीबद्ध गरिएको रकमको बराबर भएमा वा सोभन्दा कम भएमा, बाकसमा ठीक चिन्ह लगाउनुहोस्।**

आय चित्रपट

जुलाई 1, 2022 देखि जुन 30, 2023 सम्म प्रभावकारी

लागू हुने बाकसमा ठीक चिन्ह लगाउनुहोस्	घरपरिवारको आकार	प्रायजसो कतिपटक भुक्तानी प्राप्त गरिन्छ				
		वार्षिक	मासिक रूपमा	महिनामा दुई पटक	प्रत्येक दुई हप्ता	साप्ताहिक रूपमा
<input type="checkbox"/>	1	\$25,142	\$2,096	\$1,048	\$967	\$484
<input type="checkbox"/>	2	\$33,874	\$2,823	\$1,412	\$1,303	\$652
<input type="checkbox"/>	3	\$42,606	\$3,551	\$1,776	\$1,639	\$820
<input type="checkbox"/>	4	\$51,338	\$4,279	\$2,140	\$1,975	\$988
<input type="checkbox"/>	5	\$60,070	\$5,006	\$2,503	\$2,311	\$1,156
<input type="checkbox"/>	6	\$68,802	\$5,734	\$2,867	\$2,647	\$1,324
<input type="checkbox"/>	7	\$77,534	\$6,462	\$3,231	\$2,983	\$1,492
<input type="checkbox"/>	8	\$86,266	\$7,189	\$3,595	\$3,318	\$1,659
<input type="checkbox"/>	प्रत्येक थप परिवारका सदस्यका लागि	\$8,732	\$728	\$364	\$336	\$168
<input type="checkbox"/>	घरपरिवार योग्य छैनन्					

घरपरिवार भन्नाले आमाबुवाहरू, बालबालिका, हजुरबुवा हजुरआमा र तपाईंको घरमा बसोबास गर्ने र बसोबास गर्ने खर्चहरू साझा गर्ने सबै सम्बन्धित र असम्बन्धित मानिसहरू लगायत सबै व्यक्तिहरूको रूपमा परिभाषा गरिन्छ। तपाईंले पालन-पोषण गरेको घरपरिवारको लागि आवेदन दिँदै हुनुहुन्छ भने, तपाईंले जम्मा परिवारको सङ्ख्यामा पालनपोषण गरिरहेको बच्चालाई समावेश गर्न सक्नुहुन्छ।

घरपरिवारको आय लाई घरपरिवारका प्रत्येक सदस्यले कर तिर्नु अघि प्राप्त गरेको कुनै पनि करयोग्य आय मानिन्छ। यसमा ज्यालाहरू, सामाजिक सुरक्षा, पेन्सन, बेरोजगारी, कल्याण, बाल सहायता, निर्वाह धन र अन्य कुनै नगद आम्दानी समावेश हुन्छन्। यदि घरपरिवारको भागको रूपमा पालनपोषण गरिरहेको बच्चालाई समावेश गर्दै हुनुहुन्छ भने, तपाईंले पालनपोषण गरिरहेको बच्चाको व्यक्तिगत आम्दानी पनि समावेश गर्नुपर्छ। पालन-पोषण गरिरहेको बच्चाको भुक्तानीहरूलाई आम्दानीको रूपमा गणना नगर्नुहोस्।

